

<input type="checkbox"/> District Court <input type="checkbox"/> Denver Probate Court <input type="checkbox"/> डिस्ट्रिक्ट अदालत <input type="checkbox"/> डेनभर प्रोबेट अदालत: <hr/> County, Colorado काउन्टी, कोलोराडो Court Address: अदालत ठेगाना: <hr/> In the Interests of: निम्नको हितमा: <hr/> Minor नाबालक	COURT USE ONLY अदालतको प्रयोगका लागि मात्र <hr/> Case Number: मुद्दा सङ्ख्या: <hr/> Division Courtroom विभाग न्यायकक्ष
ORDER APPOINTING EMERGENCY GUARDIAN FOR MINOR PURSUANT TO § 15-14-204(5), C.R.S. नाबालकका लागि आपत्कालीन अभिभावकको नियुक्ति §१५-१४-२०४(५), सि.आर.एस. अनुसार	

Upon consideration of the Petition for Appointment of Emergency Guardian for the above minor and hearing on _____ (date),
माथि उल्लिखित नाबालकका लागि अभिभावक नियुक्तिको याचिकामाथि तथा _____ (मिति) का दिनको
सुनवाइको विवेचनपश्चात्

The court finds, determines and orders:

अदालतले निम्न कुरा पत्ता लगाएको, निर्धारण गरेको र आदेश गरेको छ:

1. Venue is proper.
न्यायस्थल उपयुक्त छ।

2. Notice pursuant to § 15-14-204(5), C.R.S. was:
§15-14-204(5), सि.आर.एस. अनुसारको सूचना:
 - Reasonable.
 - युक्तिसङ्गत थियो।
 - Dispensed with because the court finds from affidavit or testimony that the minor will be substantially harmed before a hearing can be held on the petition.
 - अदालतले याचिकामाथिको सुनवाइअघि नै नाबालकलाई पर्याप्त हानी हुने सपथपत्र वा प्रमाण फेला पारेका कारण प्रदान गरिएको।

- A. If the emergency guardian is appointed without notice, notice of the appointment must be given within 48 hours after the appointment to the following:
यदि आपत्कालीन अभिभावक सूचना बिना नियुक्त गरिए, उक्त नियुक्तिको सूचना सो नियुक्ति भएको ४८ घण्टाभित्र निम्नलाई प्रदान गर्नुपर्नेछ:

Name नाम	Relationship to Minor नाबालकसँगको नाता
	Minor if 12 years or older at time of mailing नाबालकलाई यदि प्रेषित गर्दा नाबालक 12

	वर्ष वा सोभन्दा बढीको भए
	Parent आमाबाबु
	Parent आमाबाबु
	Person with care or custody if other than parent आबाबाबु बाहेकको स्याहार वा संरक्षण गर्ने व्यक्ति

B. Person with care or custody if other than parent

नियुक्तको पाँच दिनभित्रमा उक्त नियुक्तको उपयुक्ततामाथि सुनवाइ आयोजना गर्नुपर्नेछ। सुनवाइ निम्न समय र स्थानमा हुनेछः

Date: _____ **Time:** _____ **Courtroom or Division:** _____

मिति: _____ **समय:** _____ **न्यायकक्ष वा विभाग:** _____

Address: _____

ठेगाना: _____

3. The minor was born on _____ (date).

उक्त नाबालकको जन्म _____ (मिति) मा भएको थियो।

4. Following the procedures in § 15-14-201, et seq. is likely to result in substantial harm to the minor's health or safety and no other person appears to have authority to act in the circumstances pursuant to § 15-14-204(5), C.R.S.

§ १५-१४-२०१, र अन्य का कार्यविधिरूपछि, नाबालकको स्वास्थ्य वा सुरक्षामा पर्याप्त हानी हुनसक्छ र § १५-१४-२०४(५), सि.आर.एस. अनुसार त्यस्तो परिस्थितिमा कार्य गर्न सक्ने अन्य कुनै व्यक्ति छैन।

5. The emergency guardianship cannot exceed 60 days from appointment.

आपत्कालीन अभिभावकत्वको म्याद नियुक्तिपछि ६० दिनभन्दा बढी हुनुहुनेछैन।

6. The court finds it has no reason to know that the minor is an Indian Child as defined by the Indian Child Welfare Act under 25 U.S.C. § 1901 et seq.

अदालतले २५ यु.एस.सि. § १९०१ तथा अन्य अन्तर्गत इन्डियन बालबालिका कल्याणकारी अधिनियमले परिभाषित गरेअनुसार उक्त नाबालक इन्डियन बच्चा भएको जान्नका लागि कुनै कारण फेला पारेको छैन।

OR

वा

A separate Order regarding the court's findings pursuant to the Indian Child Welfare Act under 25 U.S.C. § 1901 et seq. was issued.

२५ यु.एस.सि. § १९०१ तथा अन्य अन्तर्गत इन्डियन बालबालिका कल्याणकारी अधिनियमअनुसार अदालतका प्राप्तिहरूका विषयमा एक भिन्न आदेश जारी गरिएको थियो।

7. **The court appoints the following person as emergency guardian for the minor:**

अदालतले उक्त नाबालकका लागि निम्नलिखित व्यक्तिलाई आपत्कालीन अभिभावक नियुक्त गरेको छः

Name: _____

नाम: _____

Street address: _____

स्ट्रीट

ठेगाना: _____

City: _____ State: _____ Zip Code: _____

सहर: _____ राज्य: _____ जिप कोड: _____

Mailing address, if different: _____

यदि भिन्न भए, हुलाकी ठेगाना _____

City: _____ State: _____ Zip Code: _____

सहर: _____ राज्य: _____ जिपकोड: _____

Primary phone: _____ Alternate phone: _____

प्रमुख फोन: _____ वैकल्पिक फोन: _____

Email address: _____

इमेल ठेगाना: _____

- 8. Letters of guardianship will be issued.** This emergency guardianship expires on _____ (date not to exceed 60 days from appointment.) The powers and duties of the emergency guardian are as follows:

अभिभावकत्वका पत्रहरू जारी गरिनेछ। यो आपत्कालीन अभिभावकत्वको म्याद _____ मा समाप्त हुनेछ (नियुक्तको मितिदेखि 60 दिनभन्दा बढी हुन नपाउने)। आपत्कालीन अभिभावकका सामर्थ्यहरू तथा कर्तव्यहरू निम्न रहनेछन्।

To perform any and all acts necessary for the day-to-day care, custody, education, recreation, and property of the minor.

नाबालकको दैनिक स्याहार, संरक्षण, शिक्षा, मनोरञ्जन, तथा सम्पत्तिका लागि आवश्यक कुनै पनि र सम्पूर्ण काम-कारबाहीहरू।

To access minor's medical records and information. The emergency guardian is deemed to be the minor's personal representative for all purposes relating to the minor's protected health information, as provided in HIPAA, Section 45 CFR 164.502(g)(2).

नाबालकको मेडिकल रेकर्डहरू तथा जानकारीमा पहुँच राख्नु। उक्त आपत्कालीन अभिभावक हिप्पा, खण्ड ४५ सिएफआर १६४.५०२(जि)(२)को प्रावधानअनुसार नाबालकको संरक्षित स्वास्थ्य जानकारीसँग सम्बन्धित सम्पूर्ण उद्देश्यहरूका लागि उक्त नाबालकको व्यक्तिगत प्रतिनिधि बन्ने मानिएको छ।

To authorize any and all medical and dental care for the health and well-being of the minor. This care includes, but is not limited to, medical and dental exams and tests, x-rays, surgeries, anesthesia, and hospital care.

नाबालकको स्वास्थ्य तथा कुशलताका लागि कुनै पनि र सम्पूर्ण मेडिकल तथा दन्त स्याहारको अनुमति प्रदान गर्ने। यस स्याहारमा निम्न सामेल छन् तर यतिमै सीमित छैनन्- मेडिकल तथा दन्त जाँच तथा परीक्षणहरू, एक्स-रेहरू, शल्यक्रियाहरू, एनेस्थेसियाहरू, तथा अस्पताल स्याहार।

To authorize mental health treatment, subject to § 27-65-107, C.R.S.

§ २७-६५-१०७, सि.एस.आर. अन्तर्गत मानसिक स्वास्थ्य उपचारको अनुमति प्रदान गर्ने।

Other: _____

अन्य: _____

- 9. The court further orders:**

अदालतले अगाडि आदेश दिन्छ:

Date: _____
मिति: _____

 Judge Magistrate
 न्यायाधीश न्यायाधिकारी